

कम्प्युटर तालिम को सकारात्मक प्रभाव

सूचना प्रबिधि मा आधारित ७ गिने आधारभूत कम्प्युटर तालिम संचालन भएपछी गाउँपालिका स्तरीय जनप्रतिनिधि हरु खुसि छन् हिजो सामान्य कम्प्युटर चलाउन नासक्ने keyboard, Mouse चलाउन अष्टयारो मान्ने आज कम्प्युटरमा आ-आफै चिठी लेखन, प्रिन्ट गर्न, सामान्य भिडियो हेर्न, इन्टरनेट चलाउन सक्ने भएको छन् ।

सूचना प्रबिधिको बिकाश क्रम संगै संसार निकै सघुरिदै गएको छ । यसैको बिकाश संगै संसारका घटना हरु इन्टरनेटको मध्यम बाट विभिन्न सामाजिक संजाल, न्युज साइट प्रयोग गरि सेकेण्ड भरमा हामी हाम्रो आँखा अगाडी देख्न सक्ने युग मा पुगीसक्यौ । तर पनि भौगोलिक विकटता र प्राबिधिक शिप ज्ञानको अभावको कारण हतुवागढी गाउँपालिका पिछाडी परेको अवस्था भने छदैछ । बिगतको दिनमा विधुतीय अभावका कारण नेपाल टेलिकमको फोन सम्म लाग्ने अवस्था थिएन । कार्यालयमा भएको प्रबिधिका साधन सम्म पूर्ण प्रयोग मा थिएन । स्थानीय निकायको निर्वाचन संगै नवनिर्वाचित जना-प्रतिनिधिहरु पनि भरपुर ज्ञान/शिप क्षमताको अभावमा सूचना प्रबिधिमा रमाउन सकेका थिएन । “ कम्प्युटर देखेको भएता पनि आफै कम्प्युटर चलाउने कल्पना पनि नगरेको” कार्यसमिति सदस्य सजना दर्जी बताउनु हुन्छ ।



तस्बित: हतुवागढी गाउँपालिका अध्यक्ष तालिममा सहभागी हुदै

विधुतीय प्रणालीको सहि व्यवस्थापन सूचना प्रबिधिको उच्चतम प्रयोग शिप क्षमता आदान प्रदान गर्ने उदेश्यले सूचना प्रबिधि अधिकृत स्तरीय टोलिले यस हतुवागढीको भौगोलिक स्थिति, श्रोतको भौतिक अवस्था र त्यसको अधिकतम प्रयोगको लागि त्यस बिषयमा क्षमता को बिकाश त्यस सम्बन्धि शिप र ज्ञानको आवश्यकता पहिचान गरियो । जनप्रतिनिधिहरुको कम्प्युटर ज्ञानको आधारमा आवश्यक प्याकेज निर्माण गरियो । पहिले जनप्रतिनिधि स्तरीय सूचना प्रबिधिमा आधारित ७ दिने आधारभूत कम्प्युटर तालिम संचालन गरियो । संचालित तालिममा कम्प्युटरका आधारभूत ज्ञान, कम्प्युटरमा डाटा सुरक्षित गर्ने तरिका, माइक्रोसफ्ट अफिस प्याकेज, टाइप, प्रिन्ट, इन्टरनेट सम्बन्धि ज्ञान दिईएको छ ।



तस्बितः अध्यक्ष वडा न. १ कुमार बिष्ट प्रसिक्षण लिदै

सकारात्मक क्षमता बिकास को लागि गरिएको यो तालिम निकै फलदाई साबित भएको छ । हिजो कम्प्युटर चलाउछु भनेर नसोचेका जनप्रतिनिधिहरु आज आफै कम्प्युटर चलाउदै चिठी लेख्छन आफै प्रिन्ट गर्छन । वडा न . १ का वडा अध्यक्ष श्री कुमार बिष्ट भन्छन “ कम्प्युटर चलाउन निकै गार्हो हुदोरहेछ र उतिकै मज्जा पनि, थोरै समयमा धेरै कुरा लिन

नसकेपनि सामान्य टाइप गरि प्रिन्ट गर्न सकेन भएका छौ, आब त आफै कम्प्युटर मा लेख्छु । “

यस तालिमले सहभागीमा सबै भन्दा ठुलो कम्प्युटर प्रयोग, यसको आवश्यकता र महत्व बारे सकारात्मक जानकारी दिन सकेकोले आगामी दिनमा यसको आवश्यकता, प्रयोग र बिकास अपरिहार्य रहेको महसुस गरेका छन् ।



तस्बित १ : अध्यक्ष वडा न. ८



तस्बित २ अध्यक्ष, उपाध्यक्ष सहित समिति सदस्यहरु



तस्बित ३ : सहभागीहरु



तस्बित ४ : Presentation